

रुथको पुस्तक

यहूदाभित्र अनिकाल

१ धेरै अधि न्यायकर्त्ताहरूले शासन गरेको समयमा त्यहाँ नराम्रो समय थियो जब खानका निम्नि पर्याप्त खाद्य थिएन। एलीमेलेक नाउँका एक व्यक्तिले बेतलेहेम, यहूदा छाडे। तिनी, तिनकी पत्नी अनि दुइजना छोराहरू मोआबको पार्वत्य देशमा बसाई सरेर गए। रत्यो मानिसको नाउँ एलीमलेक थियो अनि त्यो मानिसको पत्नीको नाउँ नाओमी थियो अनि दुई छोराहरूको नाउँ महलोन र किल्योन थियो। यी मानिसहरू यहूदाको बेतलेहेम एफ्राती परिवारका थिए। त्यो परिवार मोआबको खेतहरूमा यात्रा गरे अनि त्यहाँ बसोबास गरे।

३पछि, नाओमीको पति एलीमेलेकको मृत्यु भयो। यसर्थ नाओमी अनि तिनका दुइ छोराहरू मात्र रहे। उत्तिनका छोराहरूले मोआब देशकी स्त्रीहरूसँग विवाह गरे। एक जनाकी पत्नीको नाउँ ओर्पा अनि अर्काकी पत्नीको नाउँ रुथ थियो। तिनीहरू मोआबमा लगभग दशवर्ष बसे। ५अनि महलोन एवं किल्योनको पनि मृत्यु भयो। यसर्थ आफ्ना पति अनि दुइ छोराहरू बिना नाओमी एकली भइन्।

नाओमी घर जान्छन्

६नाओमीले मोआबको खेतहरूमा हुँदा परमप्रभुले आफ्ना मानिसहरूलाई सहायता गर्नु भएको थियो भन्ने सुनिन्। उहाँले यहूदामा आफ्ना मानिसहरूलाई भोजन दिनु भएको थियो। यसर्थ नाओमीले मोआबको खेतहरू छाडी आफ्नो घर फर्किने निश्चय गरिन्। तिनकी बुहारीहरूले पनि तिनीसित जाने निश्चय गरे। उत्तिनीहरूले आफूहरू बसिरहेको स्थान त्याग गरे अनि यहूदा देशमा फर्कन थाले।

८तब नाओमीले आफ्ना बुहारीहरूलाई भनिन्, “तिमीहरू दुबै आफ्नी आमाको घर फर्किर जानसक्छौ। तिमीहरूले म अनि मेरा मृत छोराहरू प्रति दया गर्ख्यौ। यसर्थ परमप्रभु तिमीहरू प्रति त्यस्तै दयावान रहन भनी म प्रार्थना गर्दू। ६म प्रार्थनागर्दू कि उहाँले तिमीहरूलाई एक एक पति अनि राम्रो घर प्राप्त गर्नमा सहायता गर्नुहुनेछ।” नाओमीले आफ्ना बुहारीहरूलाई म्वाई खाईन अनि ती सबै रुन थाले।

१०तब ती बुहारीहरूले भने, “तर हामी तपाईंसित तपाईंको कुलमा नै जान चाहन्छौ।”

११तर नाओमीले भनिन्, “होइन! छोरीहरू, तिमीहरू आफै घरमा जाऊ। मसित किन जान्छौ? म तिमीहरूलाई सहायता गर्न सकिन्नै। मसित तिमीहरूका पति बन्ने छोराहरू छैन्। १२घर फर्की जाऊ। नयाँ पतिसित विवाह गर्नका निम्नि म बृद्धा भइसकेकी छु। यदि म फेरि विवाह गर्न सक्ने भए तापनि म तिमीहरूलाई सहायता गर्न सकिन। यदि म आज राती गर्भवती भाएर दुइ छोराहरू जन्माएँ भने पनि त्यसले केही सहयोग पुस्याउन सक्नैन। १३उत्तिनीहरूले तिमीहरूलाई विवाह गर्न भन्दा पहिलो तिनीहरू बढेर ठूलो नहुञ्जेल्सम्म पर्खनु पर्नेछ। म तिमीहरूलाई पतिहरूका निम्नि त्यति लामो समयसम्म पर्खाउन सकिन। त्यसले म तिमीहरू भन्दा अझै शोकाकुल हुनेछु। अनि म अहिले नै अति शोकित छु किनभने परमप्रभुले मलाई धेरै कुराहरू गर्नु भएको छ।”

१४यसर्थ ती स्त्रीहरू फेरि खूबै रोए। तब ओर्पाले नाओमीलाई म्वाई खाईन अनि गइन्। तर रुथले उत्तिनीहरूले हालिन र छोडिन्।

१५नाओमीले भनिन्, “हेर तिम्री जेठानी आफ्ना मानिसहरू अनि आफ्ना परमेश्वर कहाँ फर्किर गइन्। यसर्थ तिमीले पनि त्यसै गर्नुपर्छ।”

१६तर रुथले भनिन्, “तपाईंलाई छाइन मलाई कर नलाउनु होस्। मलाई मेरा मानिसहरू तर्फ फर्किर जान कर नगर्नु होस्। मलाई तपाईंसित नै जानदिनु होस्। तपाईं जहाँ जानुहुन्छ, म त्यहाँ जानेछु। तपाईं जहाँ सुन्तु हुन्छ, म त्यहाँ सुन्नेछु। तपाईंका मानिसहरू मेरा मानिसहरू हुनेछन्। तपाईंका परमेश्वर मेरा परमेश्वर हुनुहुनेछ। १७तपाईंको जहाँ मृत्यु हुन्छ म त्यहाँ मर्नेछु। अनि म त्यहाँ गाडिइनेछु। यदि मेरो प्रतिज्ञा पालन गरिन भने म परमप्रभुसित दण्डको याचना गर्नु केवल मृत्युले मात्र हामीलाई छुट्ट्याउने छ।”

घर फर्की

१८नाओमीले देखिन् कि रुथ तिनीसित जान खूबै चाहन्छन्। यसर्थ नाओमीले तिनीसित बहस गर्न छाइन्। १९नाओमी र रुथ बेतलेहेम शहर आई नपुगेसम्म यात्रा गरे। जब ती दुई स्त्रीहरूले बेतलेहेममा प्रवेश गरे सबै मानिसहरू अत्यन्त उत्साहित भए। उत्तिनीहरूले भने, “के यो नाओमी हो?”

२०तर नाओमीले मानिसहरूलाई भनिन्, “मलाई नाओमी भनि नबोलाउ, मलाई मारा भनि बोलाउ। यो नाडँ प्रयोग गर किनभने सर्वशक्तिमान परमेश्वरले मेरो जीवनलाई उदास तुल्याइदिनु भएको छ। २१जब म गएँ ल्यसबेला मैले चाहेका हरेक कुरा मसित थियो। तर अहिले, परमप्रभले मलाई स्तो घर ल्याउनु भएको छ। परमप्रभु मेरो विरोधमा हुनुहुन्छ। यसर्थ तिमीहरूले मलाई किन ‘सुखी’ भन्छौ? सर्वशक्तिमान परमेश्वरले मलाई दण्ड दिनु भएको छ।”

२२यसरी नाओमी अनि तिनकी बुहारी, रुथ (मोआबकी पत्नी) मोआबका खेतहरूबाट फर्किए ती ढुइ स्त्रीहरू जौ को बाली काट्ने समयमा बेतेलममा आए।

रुथले बोअजलाई भेटिछन्

२ बेतलेहेममा एक धनी मानिस बसेका थिए। तिनको नाडँ बोअज थियो। बोअज नाओमीका एलीमेलेकका परिवार नजिकका आफन्तहरू मध्ये एक थिए।

रुथकिन रुथले (मोआबी स्त्री) नाओमीलाई भनिन्, “म खेतहरूतिर जानलाई सोच्दैछु। हुन सक्छ म कसैलाई भेट्ने छु जो म प्रति दयालु हुने छन् अनि उनले आफ्नो खेतमा अन्न मलाई सिला गर्न दिनेछन्।”

नाओमीले भनिन, “राग्रो छोरी, जान सक्छौ।”

यसर्थ रुथ खेतमा गइन्। तिनी काम गर्नेहरूको पछि पछि लागिन् अनि तिनले त्यहाँ छाडिएका अन्नहरू जम्मा गरिन्। यस्तो भयो कि तिनी खेतको त्यस भागमा पुगिन् जो एलीमेलेकका परिवारको बोअजको खेत थियो।

४पछि, बोअज बेतलेहेमबाट खेतमा आए। तिनले काम गर्नेहरूलाई अभिवादन गरे। तिनले भने, “परमप्रभु तिमीहरूका साथ रह्नू।”

अनि कामदारहरूले उत्तर दिए, “परमप्रभुले तपाईंलाई आशिष दिऊन।”

५तब बोअजले तिनका सेवक जो कामदारको नाईके सँग कुरा गरे र सोधे, “त्यो कसकी छोरी हो?”

६ती नोकरले उत्तरदिए, “यी मोआबी स्त्री हुन जो मोआबको खेतहरूबाट नाओमीसित आएकी छिन्। ७ती आज बिहानै आईन अनि तिनले मलाई कर्महरूको पछिलागेर भ्रूँमा छाडिएका अन्नहरू जम्मा गर्न सक्छु भनी सोधीन। अनि त्यतिबेला देखि तिनीले काम गर्दैछन्। ऊ परको घर उनको हो।”

८तब बोअजले रुथलाई भने, “सुन नानी। आफ्नो निमित अन्न संग्रह गर्न यहाँ मेरो खेतमा बस। तिमीलाई अरू मानिसको खेतमा जान खाँचो छैन। मेरा स्त्री खेतलाहरूको पिछा गर। ९कुन खेतमा तिनीहरू जान्छन् हेर अनि तिनीहरूलाई पछाडौ। तिमीलाई दिक्वादारी नदिनु भनी मैले जवान मानिसहरूलाई चेतावनी दिएको

छु। जब तिमीलाई तिर्खा लाग्छ, मेरा मानिसहरूले पानी पिउने घैलाबाट नै पितुनु।”

१०तब रुथले भ्रूँ तिर निहुरिएर शिर भुकाइन्। तिनले बोअजलाई भनिन्, “मलाई आश्चर्यलायो तपाईंले मलाई ध्यानदिनु भयो। म एक नौली महिला हुँ। तर तपाईंले मलाई खूबै दया गर्नु भयो।”

११बोअजले तिनलाई उत्तर दिए, “तिमीले नाओमी, तिम्री आमालाई सहायता गरेको विषयमा मलाई सबै थाहा छ। म जान्दछु तिम्रा पतिको मृत्यु भएपछि पनि तिमीले उनलाई सहायता गर्थ्यौ। अनि म जान्दछु कि तिमीले आप्ना पिता-माता एवं आप्नै देश पनि त्याग गर्थ्यौ र यस देशमा आयौ। तिमीले यस देशका कुनै व्यक्तिलाई चिन्दैन थियो, तर तिमी नाओमी सित यहाँ आयौ। १२तिमीले गरेका सबै असल कुराको निमित परमप्रभुले तिमीलाई पुरष्कृत तुल्याउनु हुनेछ। इस्त्राएलका परमप्रभु परमेश्वरले तिमीलाई प्रशस्त दिनुहुनेछ। तिमी उहाँकहाँ सुरक्षाको निमित आयौ अनि उहाँले तिम्रो सुरक्षा गर्नुहुनेछ।”

१३तब रुथले भनिन्, “महाशय, तपाईं मेरो निमित अत्यन्त दयावन्त हुनु भयो। म केवल एक सेविका हुँ। म तपाईंका यी स्त्री कामदार जतिको पनि छुइन। तर तपाईंले मलाई दयापूर्ण वचन भनेर मलाई सान्त्वना दिनुभयो।”

१४दिनको खानको समयमा बोअजले रुथलाई भने, “यहाँ आऊ, हामीसित केही रोटी खाऊ। रोटी सिर्कामा भिजाएर खाऊ।”

यसर्थ रुथ ती कामदारहरूसँग बसिन्। बोअजले तिनलाई केही भूटेका अन्न दिए। रुथले नअघाएसम्म खाइन् अनि त्यहाँ केही भोजन उब्रिए। १५तब रुथ उठिन् अनि काममा फर्कि गइन्।

तब बोअजले आप्ना सेवकहरूलाई भने, “रुथलाई अन्नका बिटा वरिपरि पनि अन्न संग्रह गर्न देऊ। उसलाई नरोकनु। १६अनि उसलाई केही दानाले भरिएका बाली काटेर उसको काम हलुका गरिदेऊ। उसलाई त्यो अन्न जम्मा गर्न देऊ। उसलाई नरोक।”

नाओमीले बोअजको बारेमा सुन्निन्

१७साँझ नपरेसम्म रुथले खेतमा काम गरि रहिन्। त्यसपछि तिनले भ्रूँसबाट अन्न अलग गरिन्। त्यहाँ लगभग एक एपा जति जौ थियो। १८रुथले सासुलाई दिईन अनि त्यो अन्न बोकेर शहर तिर लागिन्। तिनले उनलाई त्यो भोजन पनि दिइन् जो दिनको खाजाबाट उब्रिएको थियो।

१९तिनकी सासुले तिनलाई सोधिन्, “तिमीले कहाँबाट यी सबै अन्न जम्मा गर्थ्यौ? तिमीले कहाँ काम गर्थ्यौ? त्यस मानिसलाई धन्य होस् जसले तिमीलाई ध्यान दिए।”

तब रुथले तिनलाई कोसित काम गरेकी थिइन् बताइन्। तिनीले भनिन्, “आज मैले जुन मानिससित काम गरें त्यो मानिसको नाड़ बोअज हो।”

२०तब नाओमीले आफ्नी बुहारीलाई भनिन्, “परमप्रभुले उलाई आशीर्वाद दिऊन्। उनले जीवित र मृतहरू प्रति आफ्नो दया देखाउने काम जारी राखेका छन्!” तब नाओमीले आफ्नी बुहारीलाई भनिन्, “बोअज हाम्रा एक आफन्त हुन्। बोअज हाम्रा एक रक्षक हुन्।”

२१तब मोआबी रुथले भनिन्, “बोअजले मलाई फर्कि आउनु अनि काम गर्दै गर्नु पनि भनेकाछन्। फसल कटाई खतम नभएसम्म बोअजले मलाई उनका कामदारहरूसितै काम गर्नु भनेकाछन्।”

२२तब नाओमीले आफ्नी बुहारी रुथलाई भनिन्, “मेरी छोरी, उसकी नोकरीहरूसंग निरन्तर कामगर्नु तिम्रो निम्ति असल हुन्छ। यदि तिमीले अर्काको खेतहरूमा काम गर्ख्यौ भने कोही मानिसहरूले तिम्रो हानी गर्न सक्लान।” २३यसर्थ रुथले बोअजका स्त्री कामदारहरू नजिक रहेर काम गरिराहन्। तिनले गहुँको बाली कटाइ नसिद्धएसम्म अन्न जम्मा गरिन्। तिनले त्यहाँ गहुँको बाली कटाइको अन्तसम्म पनि काम गरिन्। रुथ आफ्नी सासू नाओमीको साथ बसिन्।

खलामा

३ तब नाओमी, रुथकी सासूले रुथलाई भनिन्, “मेरो छोरी, सम्भवत म तिम्रो निम्ति एक असल पति अनि घर पाउन सक्नुँ। त्यो तिम्रो निम्ति असल हुनेछ। रसम्भवत बोअज नै सही व्यक्ति हुन सक्छन्। बोअज हाम्रो नजिकको आफन्त हुन। तिमीले उसका स्त्री सेविकाहरूका साथ काम गर्ख्यौ। आज राती उनी खलामा काम गरिरहेका हुनेछन्।

४“जाऊ नुहाइ-घुवाइ गर अनि राम्रो वस्त्र राम्रो लगाऊ। अनि तल ढीकी कुट्टने ठाउँमा जाऊ। तर बोअजसित देखा नपर जबसम्म तिनले रातको भोजन गरि सकैनन्। अतिनले भोजन गरि सकेपछि तिनी विश्राम गर्नलाई कहाँ जान्छन्। तिनलाई हेर तिनीकहाँ सुन्नेछन् तिमीले देख्ने सक्ने छौ। त्यहाँ जाऊ अनि तिनको पाउबाट ओढ्ने वस्त्र उठाऊ। तब त्यहाँ बोअजसित सुत। तिनले विवाहको विषयमा गर्नुपर्ने कुरो तिमीलाई भन्ने छन्।”

५तब रुथले भनिन्, “तपाईंले भन्नु भएको कुरो म गर्ने छु।”

६यसर्थ रुथ तल ढीकी कुट्टने ठाउँमा गइन्। रुथले आफ्नी सासूले तिनलाई गर्नु भनेका सबै कुरा गरिन्। उत्खाई-पिई सकेपछि बोअज निकै सन्तुष्ट थिए। ऊ अन्नको थुप्रोको छेउमा सुल्न गए। तब रुथ चूपचापसित उनीकहाँ गइन् अनि तिनको खुद्दाबाट ओढ्ने उचालिन्। त्यहाँ ढलिकइन्।

७आधारात तिर बोअज निन्द्रामा पल्टे अनि व्यूँभिए। तिनी अत्यन्त आश्चर्य चकित भए। आफ्नो खुद्दाको छेउमा एक स्त्री सुतिरहेकी थिइन्। बोअजले भने, “तिमी को हौ?”

तिनले भनिन्, “म रुथ हुँ, तपाईंकी दासी केटी। तपाईंको ओढ्ने ममाथि पनि फैलाउनु होस्। तपाईं मेरा रक्षक हुनुहुन्छ।”

१०तब बोअजले भने, “परमप्रभुले तिमीलाई आशीर्वाद दिऊन्, जवान स्त्री। तिमीले मलाई खौबै दया देखायौ। तिम्रो दया मेरो निम्ति तिमीले नाओमीलाई शुरूमा देखाएको दया भन्दा महान छ। तिमीले विवाह गर्नका निम्ति धनी वा गरीब जवान मानिसलाई खोज सक्थ्यौ। तर तिमीले खोजिनौ। ११अब, जवान स्त्री, भयभीत न बन। तिमीले सोधेका (भनेका) कुराहरू म गर्ने छु। हाम्रो शहरका सबै मानिस जान्दछन् कि तिमी एक अत्यन्त असल स्त्री हौ। १२अनि यो सत्य हो। म एक नजिकको आफन्त हुँ। तर एकजना मान्छे छ जो तिमीसित म भन्दा नजिकको आफन्त हो। १३अज राती तिमी यहाँ बस। भोलि बिहान हामी हर्ने छौ उसले तिमीलाई सहयोग गर्न सक्छ कि! यो राम्रो हुन्छ यदि उसले तिमीलाई सहयोग गर्ने निर्णय गर्दै। यदि उसले तिमीलाई सहयोग दिन अस्वीकार गर्दै भने परमप्रभुको शपथ खाएर म यो प्रतिज्ञा गर्दै कि म तिमीलाई विवाह गर्ने छु अनि तिम्रो निम्ति एलीमेलेकको भूमि यसको दाम तिरेर फर्काई ल्याउँछु। यसर्थ, विहान न भएसम्म यही ढल्क।”

१४यसर्थ बिहान नभएसम्म रुथ बोअजको खुद्दाको नजिकमा सुतिन्। मानिसहरूले एक अकालीलाई चिन्न नसक्ने फिसमिसे मानै तिनी उठिन्।

बोअजले तिनलाई भने, “तिमी हिजो राती मकहाँ आयौ भन्ने कुरा हामी गुप्त राख्दै छौ।” १५तब बोअजले भने, “तिम्रो ओढ्ने मकहाँ ल्याऊ। अब ल्यसलाई खोलेर समात।”

यसर्थ रुथले आफ्नो ओढ्ने खोलेर समातिन् अनि बोअजले छ: पाथी* जस्तो जौ नाप गरे, नाओमी, तिनकी सासूका निम्ति भेंट स्वरूप पठाए। तब बोअजले ल्यसलाई रुथको ओढ्नेमा कुम्लोपारे अनि उसको पिठ्यूँमा राखि दिए। ल्यसपछि तिनी शहरतिर गए।

१६रुथ आफ्नी सासू नोओमीको घर गइन्। नाओमी ढोकासम्म आइन अनि सोधिन्, “त्यहाँ को छ?”

उनी भित्र गइन् र बोअजले उनको लागि गरेका सबै उनलाई भनिन्। १७तिनले भनिन्, “बोअजले तपाईंलाई भेंट स्वरूप यो जौ पठाइदिए। तपाईंको निम्ति कोसेली नलिई मैले घर जानु हुँदैन भनी बोअजले भने।”

१८नाओमीले भनी, “छोरी, के हुन्छ हामीले त्यो न

छः पाथी करीब एक बुशल वा २१.७७२ किलोग्राम जौ।

सुनेसम्म धैर्य धारण गर। बोअजले त्यसबेलासम्म विश्राम लिनेछैन् जबसम्म तिनले गर्नु पर्ने कुरा पूर्ण गर्दैन्। दिनको अन्त हुन को अधिबाट नै हामीले जाने छौं के हुनेछ।”

बोअज अनि अन्य आफन्त

४ बोअज त्यो स्थानमा गए जहाँ शहरद्वारको नजिक मानिसहरू भेला हुन्छन्। बोअजका नजिकको आफन्त पार नभएसम्म बोअज त्यहाँ बसे। बोअजले उनीहरूलाई भने, “यहाँ आऊ साथी! यहाँ बस।”

रतब बोअजले केही गवाहीहरू भेला गरे। बोअजले शहरका दशजना अगुवाहरूलाई भेला गरे। तिनले उनीहरूलाई भने, “यहाँ बस्नु होस्।” यसर्थ तिनीहरू बसे।

रतब बोअजले त्यो नजिकको आफन्तलाई भने, “नाओमी मोआबको खेतहरूबाट फर्कि आएकी छन्। उनले त्यो भूमि बिक्री गर्दै छिन् जो हाम्रो आफन्त एलीमेलेकको हो। ऐतिमीलाई यहाँ बसेका मानिसहरू अनि मेरा मानिसहरू बूढा पाका अगुवाहरूका समक्ष भन्ने मैले निश्चय गरे। यदि तिमी त्यो भूमिलाई फकाउन चाहन्छौं भने तिमी त्यो फकाउ यदि त्यो भूमि तिमी फिर्ता लिन चाहैन्नौं भने मलाई भन। म जान्दछु कि तिमीपछि त्यो भूमिलाई ऋण मुक्त तुल्याउनु सक्ने अर्को व्यक्ति मै हुँ। यदि तिमी त्यो भूमिलाई किनेर फिर्ता लिन चाहैन्नौं भने म किन्ने छु।”

पतब बोअजले भने, “यदि तिमीले त्यो भूमि नाओमीको बाट किन्यौ भने, तिमीले त्यो मृत व्यक्तिकी पत्नी, मोआबी स्त्री रुथ पनि पाउने छौ। जब रुथको नानी हुन्छ त्यो नानीले त्यो भूमि पाउनेछ। त्यसरी त्यो मृत मानिसको नाम परिवारमा रहेन्छ।”

दूस्रो नजिकको आफन्तले उत्तर दिए, “म त्यो भूमि फिर्ता गर्न सक्निन। त्यो भूमि मेरो हुनुपर्छ, तर म त्यो किन्न सक्निन। यदि मैले त्यो किनभने मैले मेरो आफै भूमि गुमाउन सक्छु। तपाईंले मेरो पुनः किन्ने अधिकार लिन सक्नु हुनेछ। यसकारण तपाईंले त्यो भूमि किन्नु, होस् किनभने म यो किन्न सक्तिन।” ७(धैरै समय अधिइस्त्राएलमा जब मानिसहरूले सम्पत्ति किन्थे वा ऋण मुक्त गर्थे, एक व्यक्तिले आफ्नो जुता खोल्थ्यो अनि अर्को व्यक्तिलाई दिन्थ्यो। त्यो तिनीहरूको किन बेचको प्रमाण हुन्थ्यो।) ८यसर्थ त्यो नजिकको आफन्तले भने, “त्यो भूमि किन।” अनि त्यसपछि त्यो नजिकको आफन्तले आफ्नो जुता खोले र बोअजलाई दिए।

९तब बोअजले अगुवाहरू अनि समस्त मानिसहरूलाई भने, “तपाईंहरू आज साक्षी हुनुहुन्छ कि नाओमीकोबाट हरेक चीज म किनी रहेछु। जो एलीमेलेक, किल्योन

अनि महलोनको थियो। १०म मेरी पत्नी बनाउनका निम्ति, महलोनकी विधवा पत्नी, रुथलाई पनि किनी रहेछु। म यसो गर्दैछु ताकि त्यो मृत मानिसको सम्पत्ति उसको आफ्नै परिवारमा रहन्छ। यस प्रकारले मृत मानिसको नाउँ आफ्ना परिवार अनि आफ्नो देशबाट अलग हुनेछैन। आज तपाईंहरू यसको साक्षी हुनुहुन्छ।”

११यसर्थ समस्त मानिसहरू अनि अगुवाहरू जो शहरद्वारको छेउमा थिए, साक्षी भए। तिनीहरूले भने,

“मेरो परमप्रभुले यो स्त्रीलाई, जो तिम्रो घरमा आउँदै छिन्, तिनलाई राहेल अनि लेआ जस्तै तुल्याउन्। जसले इस्त्राएलको बंश निर्माण गरे। तिमी इस्त्राएलमा शक्तिशालि बन। बेतलेहेममा प्रसिद्ध बन।”

१२तामारले यहूदाका छोरा पेरेसलाई जन्म दिईन अनि तिनको परिवार महान बन्यो। त्यही प्रकारले परमप्रभुले तिमीलाई रुथद्वारा धैरै-धैरै सन्तानहरू दिइन्। अनि तिम्रो परिवार उहाँको जस्तै महान बनोस्।”

१३यसर्थ बोअजले रुथलाई विवाह गरे। परमप्रभुले रुथलाई गर्भवती बन्दिनु भयो। अनि तिनले एक छोरालाई जन्म दिइन्। १४शहरका स्त्रीहरूले नाओमीलाई भने:

“परमप्रभु हुनुहुन्छ जसले तिमीलाई यो नानी दिनुभयो वहाँ प्रति कृतज्ञ होऊ। ऊ इस्त्राएलमा प्रसिद्ध होस्।”

१५यसले तिमीलाई फेरि जीवन दिनेछ अनि तिम्रो वृद्धा अवस्थामा तिम्रो हेरचाह गर्नेछ। तिम्री बुहारीले यस्तो गराउन सकिन् तिनले तिम्रो निम्ति यो बालकलाई गर्भधारण गरिन। तिनले तिमीलाई प्रेम गर्छिन अनि तिम्रो निम्ति तिनी सातजना छोराहरू भन्दा उत्तम छिन्।”

१६नाओमीले बालकलाई बोकिन र आफ्नो अंगालोमा लिइन् अनि उसको हेरचाह गरिन। १७छिमेकीहरूले बालकको नाउँ राखि दिए। ती स्त्रीहरूले भने, “नाओमीको अब एउटा छोरा छ।” अनि तिनीहरूले उसलाई ओबेद नाउँदिए। ओबेद यिशैका पिता थिए। अनि यिशै राजा दाऊदका पिता थिए।

रुथ अनि बोअजका परिवार

१८पेरेसको पारिवारिक इतिहास यो हो:

पेरेस हेस्तोनका पिता थिए।

१९हेस्तोन एरामका पिता थिए। एराम अम्मीनादाबका पिता थिए।

२०अम्मीनादाब नहशोनका पिता थिए। नहशोन सल्मोनका पिता थिए।

२१सल्मोन बोअजका पिता थिए। बोअज ओबेदका पिता थिए।

२२ओबेद यिशैका पिता थिए। यिशै दाऊदका पिता थिए।

License Agreement for Bible Texts

World Bible Translation Center
Last Updated: September 21, 2006

Copyright © 2006 by World Bible Translation Center
All rights reserved.

These Scriptures:

- Are copyrighted by World Bible Translation Center.
- Are not public domain.
- May not be altered or modified in any form.
- May not be sold or offered for sale in any form.
- May not be used for commercial purposes (including, but not limited to, use in advertising or Web banners used for the purpose of selling online add space).
- May be distributed without modification in electronic form for non-commercial use. However, they may not be hosted on any kind of server (including a Web or ftp server) without written permission. A copy of this license (without modification) must also be included.
- May be quoted for any purpose, up to 1,000 verses, without written permission. However, the extent of quotation must not comprise a complete book nor should it amount to more than 50% of the work in which it is quoted. A copyright notice must appear on the title or copyright page using this pattern: "Taken from the HOLY BIBLE: EASY-TO-READ VERSION™ © 2006 by World Bible Translation Center, Inc. and used by permission." If the text quoted is from one of WBTC's non-English versions, the printed title of the actual text quoted will be substituted for "HOLY BIBLE: EASY-TO-READ VERSION™." The copyright notice must appear in English or be translated into another language. When quotations from WBTC's text are used in non-saleable media, such as church bulletins, orders of service, posters, transparencies or similar media, a complete copyright notice is not required, but the initials of the version (such as "ERV" for the Easy-to-Read Version™ in English) must appear at the end of each quotation.

Any use of these Scriptures other than those listed above is prohibited. For additional rights and permission for usage, such as the use of WBTC's text on a Web site, or for clarification of any of the above, please contact World Bible Translation Center in writing or by email at distribution@wbtc.com.

World Bible Translation Center
P.O. Box 820648
Fort Worth, Texas 76182, USA
Telephone: 1-817-595-1664
Toll-Free in US: 1-888-54-BIBLE
E-mail: info@wbtc.com

WBTC's web site – World Bible Translation Center's web site: <http://www.wbtc.org>

Order online – To order a copy of our texts online, go to: <http://www.wbtc.org>

Current license agreement – This license is subject to change without notice. The current license can be found at: <http://www.wbtc.org/downloads/biblelicense.htm>

Trouble viewing this file – If the text in this document does not display correctly, use Adobe Acrobat Reader 5.0 or higher. Download Adobe Acrobat Reader from:
<http://www.adobe.com/products/acrobat/readstep2.html>

Viewing Chinese or Korean PDFs – To view the Chinese or Korean PDFs, it may be necessary to download the Chinese Simplified or Korean font pack from Adobe. Download the font packs from:
<http://www.adobe.com/products/acrobat/acrasianfontpack.html>